

लिखु गाउँ सभाको कार्य सञ्चालन नियमावली २०७४

प्रमाणिकरण मिति:- २०७४/०७/२१

नियमावली नं.: - १

प्रस्तावना : स्थानीय तहको व्यवस्थापिका एवं संसदिय भूमिका निर्वाह गर्ने गाउँ सभालाई सञ्चालन गर्न, सभाको कानून निर्माण एवं बजेट छलफल सम्बन्धी प्रक्रियालाई सहभागितामूलक एवं पारदर्शी बनाउन, सभाका समितिहरूको गठन एवं कार्य विभाजन गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गाउँ सभाको कार्यप्रणाली व्यवस्थित एवं प्रभावकारी बनाउन आवश्यक भएकाले,

नेपालको संविधान धारा २२२ को उपधारा (१) बमोजिम लिखु गाउँ सभाले यो नियमावली बनाएको छ ।

परिच्छेद-१

प्रारम्भिक

१. सक्षिप्त नाम र प्रारम्भ : (१) यस नियमावलीको नाम “गाउँ सभा कार्य सञ्चालन नियमावली, २०७४” रहेको छ ।

(२) यो नियमावली तुरन्त प्रारम्भ हुनेछ ।

(३) यो नियमावली लिखु गाउँपालिकामा लागु हुनेछ ।

२. परिभाषा : विषय प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,

(क) “अध्यक्ष” भन्नाले गाउँपालिकाको अध्यक्ष सम्फनु पर्दछ ।

(ख) “उपाध्यक्ष” भन्नाले गाउँपालिकाको उपाध्यक्ष सम्फनु पर्दछ ।

(ग) “कार्यपालिका” भन्नाले गाउँकार्यपालिका सम्फनु पर्दछ ।

(घ) “परामर्श समिति” भन्नाले सभाको कार्य सञ्चालनमा सभाध्यक्षलाई परामर्श दिने प्रयोजनको लागि यस नियमावली बमोजिम गठन भएको परामर्श समिति सम्फनु पर्दछ ।

(ङ) “दर्शक दीर्घा” भन्नाले सभाको बैठककक्षसँग जोडिएको दर्शकहरूको लागि छुट्याइएको ठाउँ सम्फनु पर्दछ ।

(च) “पदाधिकारी” भन्नाले सभाको सभाध्यक्ष, उपाध्यक्ष र सभाको समितिका संयोजक समेतलाई सम्फनु पर्दछ ।

(छ) “प्रस्ताव” भन्नाले गाउँ सभामा विचारार्थ पेश गरिएको कुनै प्रस्ताव वा प्रस्तावसँग सम्बन्धित संशोधन प्रस्ताव समेत सम्फनु पर्दछ ।

(ज) “प्रस्तुतकर्ता सदस्य” भन्नाले गाउँसभाका कुनै विधेयक वा प्रस्ताव प्रस्तुतकर्ता सदस्य सम्फनु पर्दछ ।

(झ) “बैठक” भन्नाले सभाको अधिवेशन सम्फनु पर्दछ ।

(ञ) “बैठक कक्ष” भन्नाले सभाको बैठक कक्ष सम्फनु पर्दछ ।

(ट) “वडा” भन्नाले गाउँपालिकाको वडा सम्फनु पर्दछ ।

(ठ) “वडा अध्यक्ष” भन्नाले गाउँपालिकाको वडाको अध्यक्ष सम्फनु पर्दछ ।

(ड) “वडा समिति” भन्नाले संविधान धारा २२२ को उपधारा (४) बमोजिमको गाउँपालिकाको वडा समिति सम्फनु पर्दछ ।

- (द) “विधेयक” भन्नाले ऐनको मस्यौदा सम्फनु पर्दछ । सो शब्दले नयाँ वा संशोधन विधेयक दुवैलाई सम्फनु पर्दछ ।
- (ण) “सदस्य” भन्नाले गाउँ सभाको सदस्यलाई सम्फनु पर्दछ ।
- (त) “समिति” भन्नाले यस नियमावली बमोजिम गठन हुने गाउँ सभाको समिति सम्फनु पर्दछ ।
- (थ) “सभा” भन्नाले संविधान धारा २२२ को उपधारा (१) बमोजिमको गाउँ सभा सम्फनु पर्दछ ।
- (द) “सभाध्यक्ष” संविधानको धारा २२४ बमोजिम गाउँ सभाको पदेन अध्यक्ष हुने गाउँ कार्यपालिकाको अध्यक्षलाई सम्फनु पर्दछ । सो शब्दले सभाध्यक्षको अनुपस्थितिमा सभाको अध्यक्ष भई सभा सञ्चालन गर्ने गाउँ सभाको पदेन सदस्य समेतलाई जनाउछ ।
- (ध) “सचिव” भन्नाले गाउँ सभाको सचिवको रूपमा कार्य गर्ने प्रशासकीय अधिकृतलाई सम्फनु पर्दछ र सो शब्दले निजको अनुपस्थितिमा सभाको सचिवको काम गर्न सभाध्यक्षले तोकेको गाउँपालिकाको वरिष्ठ कर्मचारी समेतलाई जनाउँछ ।
- (न) “संविधान” भन्नाले नेपालको संविधान २०७२ लाई सम्फनु पर्दछ ।
- (प) “सूचना” भन्नाले सभा र सभाका समितिको बैठकको काम कारबाही सम्बन्धी सूचना सम्फनु पर्दछ ।
- (फ) “स्थानीय तह” भन्नाले संविधान धारा ५६ को उपधारा (४) बमोजिम गाउँपालिका सम्फनु पर्दछ ।
- (ब) “स्थानीय कानून” भन्नाले संविधान बमोजिम स्थानीय तहको अधिकारको विषयमा सभाले बनाएको ऐन सम्फनु पर्दछ । सो शब्दले सभाको कार्य सञ्चालन नियमावली समेतलाई सम्फनु पर्दछ ।
- (भ) “विषयगत शाखा” भन्नाले गाउँपालिकाको कार्य विभाजन नियमावली बमोजिमको विषयगत शाखालाई सम्फनु पर्दछ ।

परिच्छेद-२

सभाको अधिवेशन र बैठक सम्बन्धी व्यवस्था

३. सभाको अधिवेशन र बैठक: (१) सभाध्यक्षले गाउँपालिकाको निर्वाचनको अन्तिम परिमाण घोषण भएको मितिले एक महिना भित्र सभाको पहिलो अधिवेशन आह्वान गर्नेछ । त्यस पछि यस कार्यविधि बमोजिम अध्यक्षले समय समयमा अन्य अधिवेशन बोलाउने छन् । सभाको अधिवेशन सामान्यतया वर्षको दुई पटक बस्नेछ । एउटा अधिवेशनमा सभाका एक भन्दा बढि बैठकहरु बस्न सक्नेछ । तर सभाको एउटा अधिवेशनको समाप्ति र अर्को बैठकको प्रारम्भका बीचको अवधि ६ महिना भन्दा बढी हुने छैन ।
- (२) सभाको बैठकको अध्यक्षता सभाध्यक्षले गर्नेछ । निजको अनुपस्थितिमा उपाध्यक्षले गर्नेछ । उपाध्यक्ष पनि उपस्थित हुन नसकेमा अध्यक्षले तोकेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
- (३) सभाध्यक्षले परामर्श समितिको परामर्श सभाको अधिवेशन अन्त्य गर्न सक्नेछ ।
- (४) सभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा सभाका एक तिहाई सदस्यहरूले सभाको बैठक बोलाउन आवश्यक छ भनि सभाध्यक्ष समक्ष विषय वा कारण खुलाई लिखित अनुरोध गरेमा पन्थ दिन भित्र सभाध्यक्षले सभाको विशेष बैठक बोलाउन पर्नेछ ।

(५) प्रत्येक अधिवेशनमा सभाको पहिलो बैठक बस्ने मिति, समय, स्थान र बैठकको कार्यसूची सहितको सूचना बैठक बस्ने दिन भन्दा कम्तिमा सात दिन अगावै सभाध्यक्षको निर्देशनमा सचिवले सभाका सबै सदस्यहलाई पठाउनु पर्नेछ ।

(६) सभाको अधिवेशन प्रारम्भ हुने सूचना सार्वजनिक सञ्चारका स्थानीय माध्यमबाट पनि दिनु पर्नेछ ।

४. **सपथ ग्रहण:** सदस्यहरुले सभाको कार्यकालको पहिलो बैठकमा भाग लिन अगाडि प्रचलित कानून बमोजिम सपथ लिएको हुनु पर्नेछ ।

५. **सभाको गणपुरक संख्या:** (१) सभामा तत्काल कायम रहेको सम्पुर्ण सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरु उपस्थित भएमा सभाको बैठकको लागि गणपुरक संख्या पुगेको मानिनेछ ।

(२) उपदफा (१) बमोजिम गणपुरक संख्या नपुगेमा अध्यक्षले ३ दिन भित्र अर्को बैठकको लागि सूचना काट्नु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम आह्वान गरेको अधिवेशनमा गणपुरक संख्या नपुगेमा दुईदिन भित्र अधिवेशनको बैठक बस्ने गरी पुनः सूचना काट्नु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम पुनः सूचना गर्दा गणपुरक संख्या नपुगेमा कम्तिमा २५% सदस्यको उपस्थितिमा अधिवेशनको बैठक बस्न सक्नेछ ।

६. **सभाको निर्णय:** (१) सभाको बैठकमा बहुमतको निर्णय मान्य हुनेछ र मत बरावर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णयक मत दिनेछ ।

(२) सदस्यहरुले आफ्नो निर्णय हस्ताक्षर वा ध्वनीमतबाट व्यक्त गर्नु पर्नेछ । हस्ताक्षर वा ध्वनी मतबाट गर्न सकिने विषयको निर्णय प्रक्रिया सम्बन्धित नियममा उल्लेख भए बमोजिम हुनेछ ।

(३) सभाको बैठकको निर्णय सभाध्यक्षले प्रमाणित गर्नेछ ।

७. **बैठक कार्यसूची:** सभाको प्रत्येक बैठकको कार्यसूची सभाध्यक्षले निर्धारण गरे बमोजिम हुनेछ । कार्यसूची कम्तिमा दुई दिन अगाडि सदस्यहरुलाई उपलब्ध गराइने र सार्वजनिक गरिनेछ ।

८. **प्रस्ताव:** (१) संविधान र यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक सभामा छलफल हुने कुनै पनि विषय लिखित प्रस्तावको रूपमा हुन पर्नेछ ।

(२) एउटा प्रस्तावमा एक मात्र विषय उल्लेख भएको हुनु पर्नेछ ।

(३) प्रस्तावलाई छलफलमा लैजाने विषयको स्वीकृति सभाध्यक्षबाट हुनु पर्नेछ । सभाध्यक्षले नदिएको प्रस्तावका सम्बन्धमा परामर्श समितिले पुनर्विचार गरी स्वीकृत गर्न निर्देशन दिन सक्नेछ ।

९. **वाचन पत्र:** सभाध्यक्षले सभा वा यसको बैठक सञ्चालन गर्दा वाचनपत्र प्रयोग गर्न सक्नेछ ।

१०. **बैठक सञ्चालन र स्थागन:** (१) सभाको कार्यबोझलाई ध्यानमा राखी सभाध्यक्षले दैनिक वा तोकेको दिनमा सभाको बैठक सञ्चालन र स्थागन गर्न सक्नेछ ।

(२) सभाको बैठक अध्यक्षले निर्धारण गरेको समय तालिकामा प्रारम्भ हुनेछ ।

(३) आवश्यकता अनुसार सभाको बैठक सञ्चालन र समयावधी सम्बन्धी अन्य कार्यविधि सभाले निर्धारण गरे बमोजिम हुनेछ ।

११. **अनुपस्थितिको जानकारी:** (१) कुनै सदस्य बैठकमा अनुपस्थित रहने विषयको पुर्व जानकारी सभाध्यक्षलाई दिनुपर्नेछ ।

(२) कहने सदस्य लगातार पाँच बटा भन्दा बढी बैठकमा अनुपस्थित भएमा यसको स्वीकृति सभाबाट मात्र हुने र सो भन्दा बढी बैठकको अनुपस्थितिको स्वीकृति सभाबाट हुनु पर्नेछ ।

१२. सभाको निर्णयको अभिलेख र कार्यान्वयन: (१) सभाको निर्णय तथा काम कारबाहीको अभिलेख सभाको सचिवले सुरक्षित राख्नु पर्नेछ ।

(२) सभाको निर्णयको सक्कल सभाध्यक्षको आदेश विना सभा वा सचिवालयबाट बाहिर लैजान हुँदैन ।

(३) सभाको निर्णय सचिवालयले कार्यान्वयनलाई सम्बन्धित निकायमा पठाउनेछ ।

१३. परामर्श समिति: (१) सभाको कार्यलाई सुव्यवस्थित गर्न, छलफलका विषयहरुको प्राथमिकीकरण एवं समय निर्धारण गर्न र सभाध्यक्षले आवश्यक ठहर्याएमा अन्य विषयमा परामर्श दिन सभाध्यक्षको अध्यक्षतामा गाउँ सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल, वर्ग एवं समुदायका सदस्यहरुको प्रतिनिधित्व हुने गरी बढीमा एघार जना सदस्य रहेको एक परामर्श समिति गठन गरिनेछ ।

(२) समितिमा सभामा प्रतिनिधित्व भएसम्म कमितिमा एक दलित सदस्यको प्रतिनिधित्व हुनु पर्नेछ ।

(३) गाउँ सभाको उपाध्यक्ष यस समितिको पदेन उपाध्यक्ष हुनेछ ।

१४. सभा र समितिका काम कारबाहीको भाषा: (१) सभा र यसका समितिको काम कारबाहीको भाषा नेपाली हुनेछ । सभाले नेपाली भाषाका अतिरिक्त स्थानीय भाषामा समेत सभा र समितिका काम कारबाही सञ्चालन गर्न सक्नेछ । स्थानीय भाषाको निर्कोल परामर्श समितिको परामर्शमा सभाध्यक्षले गर्नेछ ।

(२) कहने सदस्यले सभा र समितिमा आफ्नो स्थानीय भाषा वा मातृ भाषामा बोल्न सक्नेछ । बोल्न नसक्ने अपाङ्गता भएका सदस्यको हकमा सभाध्यक्षले सांकेतिक भाषामा आफ्नो विचार व्यक्त गर्न र यसको अनुवाद गरी सभा वा समितिमा सुनाउने व्यवस्था गर्नेछ ।

१५. सभाको सचिव र सचिवालय: गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतकले सभाको सचिव भई काम गर्नेछ । निज अनुपस्थित रहेको समयमा सभाध्यक्षले गाउँपालिकामा कार्यरत वरिष्ठ कर्मचारीलाई सभाको सचिवको काम गर्ने गरी जिम्मेवारी तोक्न सक्नेछ । सभाको सचिवको नेतृत्वमा गाउँपालिकामा कार्यरत कर्मचारीहरुले सभाको सचिवालयको रूपमा काम गर्नेछन् ।

१६. सभाको काम कारबाहीको संक्षिप्त विवरण: सचिव सभाको प्रत्येक बैठक सम्पन्न भएपछि कामकारबाहीको संक्षिप्त विवरण तयार गरी सदस्यहरुलाई वितरण गर्नेछ ।

१७. काम कारबाहीको रेकर्डिङ विस्तृत विवरण (भर्वेटम): सचिवालयले सभाको प्रत्येक बैठकको काम कारबाहीको विस्तृत विवरण तयार गरी अडियो रेकर्डिङ तयार गर्नेछ । सो रेकर्डिङ आवश्यकता अनुसार भर्वेटम समेत तयार गर्न सक्नेछ ।

परिच्छेद-३

सभाका समिति

१८. सभामा रहने समिति: (१) स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सभाको कार्यप्रणालीलाई व्यवस्थित गर्न तथा सभामा प्राप्त भएका विधेयकमा दफाबार छलफल गर्न, गाउँ कार्यपालिकाद्वारा गरिएको कायकारिणी अधिकारको प्रयोग समिक्षा गर्न तथा गाउँ कार्यपालिकाबाट भए गरेको काम कारबाहीको अनुगमन एवं मूल्याङ्कन गरी आवश्यक निर्देशन एवं राय दिन सभामा देहायका विषयगत समितिहरु रहनेछन् ।

क्र.सं.	समिति	कार्य क्षेत्र
१	बजेट, पूर्वाधार विकास तथा कृषि समिति	बजेट तयारी छलफल, अर्थिक योजना, कर एवं राजस्व, स्थानीय पूर्वाधार विकास, कृषि तथा सहकारी र वातावरण संरक्षण
२.	शिक्षा, स्वास्थ्य सामाजिक एवं समावेशीकरण समिति	स्थानीय र माध्यमिक शिक्षा, जन स्वास्थ्य, महिला र बालकल्याण, युवा र जेष्ठ नागरिक, भाषा एवं सास्कृति संरक्षण, दलित एवं जनजाति र पिछडीएको समुदायको विकास एवं समावेशीकरण
३	विधायन समिति	विधेयको दफाबार छलफल एवं प्रत्यायोजित व्यवस्थापन, स्थानीय कानून एवं स्थानीय न्यायिक विषय
४	सुशासन समिति	स्थानीय सुशासन, कानूनको शासन, शान्ति सुरक्षा एवं प्रशासनिक सुव्यवस्था र सेवा प्रवाह एवं विपद् व्यवस्थापन ।
५	लेखा समिति	सार्वजनिक खर्च, बेरुजु एवं आर्थिक अनुशासन

(२) सभाध्यक्षले परामर्श समितिको सिफरिसमा विषयगत समितिको कार्यक्षेत्रमा नपरेको कुनै विषय सम्बन्धित समितिमा थप गर्न सक्नेछ । यसरी थप गरिएको विषयको जानकारी सभामा गराउनु पर्नेछ । सभाको बैठक चालु नभएको अवस्थामा त्यस्तो विषयको जानकारी सूचनाबाट दिन सकिनेछ ।

१९. विषयगत समितिको गठन: (१) सभाध्यक्षले नियम २० मा उल्लेख भएका प्रत्येक विषयगत समितिमा परामर्श समितिको परामर्श एवं सभाको सहमतिमा सदस्यहरुको ज्ञान, रुची, वर्ग एवं समुदाय र दलीय प्रतिनिधित्व हुनेगरी सदस्य संचालन निर्धारण गरेर मनोनयन गर्नेछ । सदस्यहरुको मनोनयन गर्दा सभाका सबै सदस्यहरु कुनै एक विषयगत समितिका सदस्य रहने गरी गरिनेछ । प्रतिनिधित्वको आधारमा दलित सदस्यहरुको सबै विषयगत समितिमा प्रतिनिधित्व हुनेगरी मनोनयन हुनेछ ।

(२) गाउँ कार्यपालिका सदस्यहरु सम्बन्धित विषयगत समितिका पदेन सदस्य रहनेछन् । कार्यक्षेत्र स्पष्ट नभएको गाउँ कार्यपालिकाको सदस्य सभाको कुन समितिमा रहने भन्ने विषयको निर्धारण सभाध्यक्षले गर्नेछ ।

(३) सभाध्यक्षले परामर्श समितिको परामर्श र सभाको सहमतिमा विषयगत समितिमा प्रत्येक दुइ वर्षमा सदस्यहरु हेरफेर गर्न सक्नेछ । सभाध्यक्षले आवश्यकता बमोजिम सो अवधि भित्र समेत समितिका सदस्यहरु हेरफेर गर्न सक्नेछ ।

२०. विशेष र अस्थायी समिति गठन गर्न सकिने: सभाध्यक्षले कार्य परामर्श समितिको परामर्श र सभाको सहमतिमा आवश्यकता अनुसार खास प्रयोजनको लागि विशेष र अन्य अस्थायी प्रकृतिका समिति गठन गरी कार्यक्षेत्र र समयावधि तोक्न सक्नेछ । यस किसिमका समितिले अन्य कार्यविधि आफै निर्धारण गर्न सक्नेछ ।

२१. समितिको संयोजक: (१) समितिका सदस्यहरुले आफुमध्येबाट आपसी सहमतिमा एक जना संयोजक चयन गर्नेछ ।

(२) समितिको पहिलो बैठकको संयोजकत्व समितिको जेष्ठ सदस्यले गर्नेछ । समितिको संयोजक चयन वा निर्वाचन नभएसम्म बैठकको सभापतित्व समितिको जेष्ठ सदस्यले गर्नेछ ।

(३) समिति गठन भएको सात दिनसम्म सहमति हुन नसकेमा सभाध्यक्षले निर्धारण गरेको मिति, समय र कार्यक्रम बमोजिम समितिको संयोजकको निर्वाचन हुनेछ । पदेन सदस्य समितिको संयोजक हुन सक्ने छैन । पदेन सदस्यले कुनै पनि एक समितिमा मात्र मतदान गर्न पाउनेछ ।

(४) उपदफा (१), (२), र (३) मा जेसकै लेखिएको भएता पनि सभाको लेखा समितिको संयोजक गाउँ कार्यपालिकाको अध्यक्षले प्रतिनिधित्व गरेको दल भन्दा फरक दलबाट वा निर्वाचन हुने गरी गर्नु पर्नेछ ।

तर, सभामा फरक दलको सदस्यको प्रतिनिधित्व नभएकोमा यो उपदफा बमोजिम हुनुपर्ने छैन ।

२२. समितिको काम, कर्तव्य र अधिकार: (१) प्रत्येक विषयगत समितिले आफ्नो कार्यक्षेत्र भित्रमा विषयमा छलफल गरी सम्बन्धित निकायलाई निर्देशन दिन सक्नेछ ।

(२) समितिले कुनै विषयमा स्थलगत अध्ययन एवं अवलोकन गर्न सक्नेछ ।

(३) समितिले आफ्नो काम कारबाहीको वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गर्नेछ ।

(४) समितिको प्रतिवेदन एवं निर्देशन कार्यान्वयन गर्ने दायित्व गाउँ कार्यपालिकाको हुनेछ । समितिले आफ्नो प्रतिवेदन एवं निर्देशन कार्यान्वयन भए नभएको सम्बन्धमा अनुगमन गरी यस सम्बन्धी प्रतिवेदन समेत सभामा प्रस्तुत गर्न सक्नेछ । अनुगमन प्रतिवेदन उपर सभामा छलफल हुनेछ, र छलफलमा उठेका प्रश्नको जवाफ गाउँ कार्यपालिकाको अध्यक्ष, उपाध्यक्ष वा सम्बन्धित सदस्यले दिनु पर्नेछ ।

(५) समितिले काम कारबाहीको सन्दर्भमा गाउँ कार्यपालिकाको पदाधिकारी, सदस्य एवं सम्बन्धित कर्मचारी वा जिम्मेवारी व्यक्तिलाई समितिको बैठकमा आमन्त्रण गर्न सक्नेछ । यसरी आमन्त्रण भएकोमा समितिमा उपस्थित भई समितिले मागेका सूचना, जवाफ, विवरण, राय सल्लाह वा परामर्श दिनु सम्बन्धित पदाधिकारी एवं व्यक्तिको कर्तव्य हुनेछ ।

(६) समितिले आफ्नो काम कारबाहीको सन्दर्भमा सम्बन्धित विषयको विज्ञ एवं विशेषज्ञको सेवा लिन सक्नेछ ।

२३. समितिको गणपुरक संख्या र निर्णय: (१) समितिमा तत्काल कायम रहेको पचास प्रतिशत सदस्य भन्दा बढी सदस्य उपस्थित भएमा गणपुरक संख्या पुगेको मानिनेछ ।

(२) उपस्थित संख्याको बहुमतबाट कनै विषयमा निर्णय गर्न सकिनेछ । मत बराबर भएमा बैठकको संयोजकले निर्णयक मत दिन सक्नेछ । समितिको निर्णय हस्ताक्षर संकलन गरी गर्नु पर्नेछ ।

(३) समितिको निर्णय संयोजकले प्रमाणित गर्नेछ ।

२४. समितिको सचिव: (१) सभाको समितिको सचिव हुनेछ । तर सचिवले गाउँ सभा सचिवालयमा कार्यरत कुनै कर्मचारीलाई समितिको सचिवको काम गर्न तोक्न सक्नेछ ।

(२) सचिव समितिको प्रतिवेदन, निर्णय एवं निर्देशन कार्यान्वयनको लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ ।

परिच्छेद-४

स्थानीय कानून मस्यौदा गर्ने प्रक्रिया

२४. स्थानीय कानून बनाउने अधिकारको प्रयोग: (१) सभाले संविधानको अनुसूची-८ र अनुसूची-९ मा उल्लेखित विषयमा कानून बनाउने अधिकारको प्रयोग गर्नेछ ।

(२) सभाले उपनियम (१) मा लेखिएका विषयहरूको अतिरिक्त संविधानको विभिन्न धारामा स्थानीय तहले कानून बनाउने गरी निर्धारण गरेको विषयमा समेत कानून बनाउने अधिकार प्रयोग गर्न सक्नेछ ।

(३) उपनियम (१) र (२) का विषयमा गाउँ कार्यपालिकाले आफ्नो विभाजन र कार्य सम्पादन सम्बन्धी नियमावली बमोजिम सभामा प्रस्तुत गर्ने स्थानीय कानून मस्यौदा विधेयक तयार गरी सभामा प्रस्तुत गर्न सक्नेछ ।

(४) उपनियम (१) र (२) बमोजिम सभाको कुनै सदस्यले एकल वा सामूहिक रूपमा स्थानीय कानूनको मस्यौदा विधेयक तयार गरी सभामा प्रस्तुत गर्न सक्नेछ ।

२५. स्थानीय कानून मस्यौदा गर्दा विचार गर्नु पर्ने: (१) सभामा प्रस्तुत गरिने स्थानीय कानूनको मस्यौदा गर्दा देहायका विषयमा विचार गर्नु पर्नेछ ।

- (क) संविधान बमोजिम आफ्नो अधिकारको विषयमा पर्ने वा नपर्ने,
 - (ख) संविधान, संघिय कानून तथा प्रदेश कानूनको व्यवस्था,
 - (ग) त्यस्तो कानून, स्वच्छ, न्यायपुर्ण तथा तर्कसंगत हुने वा नहुने,
 - (घ) निर्माण गर्न लागिएको स्थानीय कानूनको व्यवहारिक कार्यान्वयन हुन सक्ने वा नसक्ने,
 - (ङ) कानून कार्यान्वयनको लागि आवश्यक पर्ने आर्थिक श्रोत तथा संस्थागत संरचना,
 - (च) सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त वा भएको आदेश,
 - (छ) नेपाल सरकार, संघिय संसद, प्रदेश सभाले त्यस्तो विषयमा नमूना कानून वा आधारभूत कानूनको व्यवस्था गरेकोमा त्यस्तो व्यवस्था,
 - (ज) नेपालले अन्तराष्ट्रियस्तरमा जनाएको प्रतिवद्धता,
 - (झ) सम्बन्धित स्थानीय तहले निर्माण गरेको अन्य स्थानीय कानूनहरुसँगको तालमेल तथा एकरूपता,
 - (ञ) जिल्ला भित्रका अन्य स्थानीय तह वा अन्य जिल्लासँग सिमाना जोडिएका स्थानीय तहको हकमा त्यस्ता जिल्लाका स्थानीय तहले बनाएको स्थानीय कानूनको व्यवस्था,
 - (ट) गाउँ कार्यपालिकाले निर्धारण गरेको अन्य आवश्यक विषयहरु,
- (२) सभाले संविधानको अनुसूची-९ को विषयमा स्थानीय कानून निर्माण गर्दा त्यस्तो विषयमा संघिय संसद वा प्रदेश सभाले संविधान बमोजिम बनाएको कानूनको प्रतिकूल नहुने गरी निर्माण गर्न हुदैन ।
- (३) एक स्थानीय तहबाट अर्को स्थानीय तहको क्षेत्रमा हुने वस्तु वा सेवाको विस्तारमा कुनै किसिमको वाधा अवरोध गर्ने वा कुनै किसिमको भेदभाव गर्ने गरी स्थानीय कानून निर्माण गर्नु पर्नेछ ।

२६. आवश्यकताको पहिचान गर्ने: (१) गाउँकार्यपालिका वा सभाको कुनै सदस्यले विधेयक मस्यौदा गर्नु अघि त्यस्तो विषयको कानून निर्माण गर्न आवश्यक रहे नरहेको विषयमा आवश्यकताको पहिचान गर्नु पर्नेछ ।

- (२) उपदफा (१) को प्रयोजनको लागि गाउँ कार्यपालिका वा सभाको कुनै सदस्यले स्थानीय कानून बनाउनु पर्ने आधार र कारण, त्यस्तो विषयमा संघिय वा प्रदेश कानून भए नभएको, जिल्ला भित्रका र अन्य छिमेकी स्थानीय तहमा त्यस सम्बन्धी स्थानीय कानून निर्माण भए नभएको, स्थानीय कानून निर्माणपछि हासिल गर्न खोजिएको उपलब्धी, स्थानीय कानून कार्यान्वयनको लागि आवश्यक पर्ने संयन्त्र तथा आर्थिक श्रोत, त्यस्तो श्रोत जुटाउनको लागि आवश्यक व्यवस्था र विधेयक रहने मुख्य मुख्य प्रावधानको समेत विश्लेषण गरी अवधारणापत्र तयार गर्नु पर्नेछ ।

(३) सभावाट निर्माण भईसकेको ऐनको संशोधनको लागि विधेयक तर्जुमा गर्दा संशोधन गर्नु परेको कारण सहितको संशोधन तयार गर्नु पर्नेछ ।

२७. सुभाव संकलन र परिमार्जनः (१) गाउँ कार्यपालिकाले विधेयक तर्जुमा गर्दा त्यस्तो विधेयक प्रत्येक बडाबाट बडाबासीको सुभाव संकलन गर्नु पर्नेछ । तर स्थानीय तहले कर लगाउने, स्थानीय सचित कोष सम्बन्धी र स्थानीय राजस्व र व्ययको अनुमानसँग सम्बन्धित विषयमा सैद्धान्तिक रूपमा छलफल गराई सुभाव संकलन गर्न सकिनेछ ।

(२) उपदफा (१) बमोजिम प्राप्त हुन आएको सुभावहरु सहितको प्रतिवेदन सम्बन्धित बडा समितिले कार्यपालिकालाई दिनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम विधेयकमा बडासमिति मार्फत प्राप्त हुन आएका सुभावहरुको अध्ययन गरी कार्यपालिकाले विधेयक परिमार्जन गर्नु पर्नेछ ।

२८. सभामा विधेयक पेश गर्ने निर्णयः गाउँ कार्यपालिकाको तर्फबाट विधेयक मस्यौदा गरी सभामा विधेयक पेश गर्दा गाउँ कार्यपालिकाको निर्णय हुनु पर्नेछ ।

तर, गाउँ कार्यपालिकाको सदस्य बाहेक सभाको अन्य सदस्यले सभामा विधेयक पेश गर्न गाउँ कार्यपालिकाको निर्णय आवश्यक पर्ने छैन ।

२९. समिति गठन गर्ने सक्तिः (१) स्थानीय कानूनको मस्यौदा तर्जुमा गर्नको लागि गाउँ कार्यपालिकाले सम्बन्धित क्षेत्रमा रुची ज्ञान भएका कार्यपालिकाका सदस्य मध्येवाट एक कानून तर्जुमा समिति बनाउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिमको समितिमा स्थानीय तहमा उपलब्ध भएसम्म कानूनको क्षेत्रमा ज्ञान भएका व्यक्तिलाई समेत आमन्त्रण गर्न सकिनेछ । तर कानूनको मस्यौदा गर्ने प्रयोजनको विषयवस्तु र आवश्यकता अनुसार स्थानीय तह भन्दा बाहिरबाट समेत विशेषज्ञ सेवा लिन बाधा पर्ने छैन ।

३०. स्थानीय कानूनको अभिलेखः (१) गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतले सभाले बनाएको ऐनको अभिलेख राख्नु पर्नेछ ।

(२) स्थानीय कानूनको वर्षगत र वर्णानुकम्मा अद्यावधिक विवरण तयार गरी राख्नु पर्नेछ ।

(३) गाउँ कार्यपालिकाले स्थानीय कानूनमा संशोधन भएमा त्यस्तो संशोधन समेत मिलाई सम्बन्धित ऐनको एकिकृत पाठ तयार गरी राख्नु पर्नेछ । त्यसरी अद्यावधिक गरिएको स्थानीय कानून स्थानीय तहको वेवसाइडमा समेत राख्नु पर्नेछ ।

(४) उपदफा (१) बमोजिम राखिएको अभिलेख कसैले अवलोकन गर्न चाहेमा सुरक्षित रूपमा अवलोकन गर्न दिनु पर्नेछ ।

परिच्छेद-५

विधेयक दर्ता, छलफल र पारित गर्ने प्रक्रिया

३१. **विधेयक दर्ता:** (१) गाउँ कार्यपालिका र गाउँ सभाको कुनै सदस्य वा सदस्यहरूले एकल वा संयुक्त रूपमा स्थानीय तहको अधिकार क्षेत्रसँग सम्बन्धित विषयमा सभामा विधेयक प्रस्तुत गर्न चाहेमा प्रस्तुत गर्न दिन भन्दा पाँच दिन अगावै सचिवालयमा विधेयक दर्ता गराउनु पर्नेछ ।

तर, सभाध्यक्षको अनुमतिले पाँच दिन भन्दा कम समयमा पनि विधेयक दर्ता गराउन सकिनेछ ।

(२) गाउँ कार्यपालिका सदस्यले विधेयकको दर्ता गर्दा १५० प्रति विधेयक उपलब्ध गराउनु पर्नेछ ।

तर, कार्यपालिकाको सदस्य बाहेकको सभाको अन्य सदस्यले विधेयक दर्ता गर्दा २ प्रति विधेयक उपलब्ध गराउनु पर्याप्त हुनेछ । सभाका सदस्यले दर्ता गरेको विधेयकको आवश्यक प्रतिहरू सचिवालयले तयार गर्नेछ ।

३२. **विधेयक दर्ता गर्दा समावेश हुनुपर्ने विवरणः** सभामा प्रस्तुत गर्ने विधेयकका साथमा देहायका विवरण संलग्न गर्नु पर्नेछ ।

(क) विधेयकको उद्देश्य र कारण सहितको विवरण,

(ख) विधेयक प्रत्येक दफाहरूको व्याख्यात्मक टिप्पणी,

(ग) विधेयक ऐन बनेपछि आर्थिक व्ययभार हुने रहेछ भने त्यसको विस्तृत विवरण सहितको आर्थिक टिप्पणी,

(घ) कुनै विधेयक नियम बनाउने अधिकार प्रत्यायोजन गर्ने प्रावधान रहेको भए त्यसको कारण, प्रत्यायोजित अधिकार अन्तर्गत बनाइने नियमको प्रकृति र सीमा तथा त्यसबाट पर्न सक्ने प्रभाव सम्बन्धी टिप्पणी ।

३३. **संशोधन विधेयकः** (१) गाउँ कार्यपालिका वा गाउँ सभाको कुनै सदस्य वा सदस्यहरूले एकल वा संयुक्त रूपमा सभाबाट निर्माण भएको कुनै स्थानीय ऐनमा केही कुरा संशोधन गर्न संशोधन विधेयक दर्ता गर्न सकिनेछ ।

(२) संशोधन विधेयक सम्बन्धित ऐनको विद्यमान व्यवस्था, संशोधन व्यहोरा र संशोधन गर्नुपर्ने कारण सहितको तीन महले समावेश हुनु पर्नेछ ।

३४. **विधेयक वितरणः** सचिवालयले नयाँ वा संशोधन विधेयक दर्ता भएको दुई दिन भित्र सो विधेयक सभाका सबै सदस्यहरूलाई वितरण गर्नेछ ।

३५. **विधेयकको विरोधको सूचना र निर्णयः** (१) विधेयक वितरण भएपछि कुनै सदस्यले सो विधेयक सभामा प्रस्तुत गर्न उपयुक्त छैन भन्ने कारण सहित विरोधको सूचना दर्ता गर्न सक्नेछ । विरोधको सूचना प्राप्त भएमा विधेयक प्रस्तुतकर्ता सदस्यलाई उपलब्ध गराइनेछ ।

(२) कुनै विधेयकको सूचना प्राप्त भएकोमा बैठकको कार्यसूची बमोजिम सो सूचना दिने सदस्यले सभामा विरोध गर्नु पर्नाको कारण प्रस्तुत गर्नेछ । त्यसपछि, सो विरोधका सम्बन्धमा विधेयक दर्ता गर्ने सदस्यलाई बोल्न समय दिइनेछ । तत्पश्चात विरोधको सूचना उपर निर्णय गर्नु पर्नेछ । विरोधको सूचना सभाको बैठकको बहुमतबाट पारित भएमा सो विधेयक अगाडि बढाइने छैन । विरोधको सूचना पारित नभएमा विधेयक प्रस्तुत गर्ने प्रक्रिया अगाडि बढाइनेछ ।

३६. **विधेयक सभामा प्रस्तुत:** विधेयक वितरण भएको दुई दिन पछि वा विधेयकको विरोधको सूचना प्राप्त भएकोमा सो को निर्णय भएपछिको कुनै बैठकमा विधेयक प्रस्तुतकर्ता सदस्यले सभाध्यक्षको अनुमतिले विधेयक सभामा प्रस्तुत गर्नेछ । विधेयक प्रस्तुत गर्ने सदस्यले विधेयकको आवश्यकता, उद्देश्य र कारण सहितको सक्षिप्त बत्तव्य दिनुपर्नेछ ।

३७. **विधेयक स्थानीय तहको सुभावका लागि पठाउन सकिने:** सभाको कुनै सदस्यले सभामा प्रस्तुत भएको विधेयक स्थानीय जनताको राय सुभाव एवं प्रतिक्रियाका लागि पठाइयोस भनि प्रस्ताव पेश गर्न सक्नेछ । सो प्रस्ताव बहुमतले पारित भएमा सभाका सदस्यहरु रहेको जनताको रायसुभाव संकलन समिति गठन गरिनेछ । सो समितिले सचिवालयको सहयोगमा एक महिना भित्र सो विधेयकका सम्बन्धमा गाउँपालिकाको सबै वडाका जनताबाट राय सुभाव संकलन गरी सभामा प्रतिवेदन पेश गर्नेछ ।

३८. **विधेयकको सैद्धान्तिक छलफल:** (१) सभामा विधेयक प्रस्तुत भएपछि कुनै बैठकमा विधेयक प्रस्तुतकर्ताले विधेयक सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव गर्नेछ । यस छलफलमा सभाका सदस्यहरुको विधेयक अन्तरानिहित सैद्धान्तिक एवं नीतिगत विषयमा मात्र छलफल हुनेछ । सभामा भएको सैद्धान्तिक छलफललाई विधेयक प्रथम वाचन भनिनेछ ।

(२) सभाबाट जनताको राय सुभावका लागि पठाइएको विधेयक सो प्रतिवेदन प्राप्त भएपछि सभामा सैद्धान्तिक छलफल हुनेछ ।

३९. **विधेयकमा संशोधन:** विधेयक सैद्धान्तिक छलफल समाप्त भएपछि सदस्यहरुलाई सात दिन भित्र सो विधेयकमा संशोधन प्रस्तुत गर्ने समय हुनेछ ।

४०. **संशोधन सम्बन्धी शर्तहरू:** (१) देहायका शर्तहरुको अधिनमा रही विधेयकमा संशोधन पेश गर्न सकिनेछ :

(क) संशोधन विधेयक विषयसँग सम्बद्ध र विधेयकको परिधिभित्रको हुनु पर्नेछ ।

(ख) संशोधन विधेयकमा निहित सिद्धान्तको विपरित हुनु हुदैन ।

(ग) संशोधन अस्पष्ट वा निरर्थक हुनु हुदैन ।

(घ) कुनै दफामा गर्न खोजिकएको संशोधन उक्त दफामा रहेको कुरासँग सम्बद्ध हुनु पर्नेछ ।

(ङ) संशोधन सभाद्वारा पूर्व स्वीकृत सिद्धान्त वा निर्णय विपरित हुनु हुदैन ।

(च) संशोधन विधेयको कुन दफाको कुन व्यवस्था वा शब्दावलीको सटामा के कस्तो व्यवस्था वा शब्दावली राख्न खोजिएको हो भन्ने कुरा स्पष्ट खुलाएको हुनु पर्नेछ ।

(२) सभाध्यक्षलाई यस नियमावलीको अधिनमा रही कुनै संशोधनलाई स्वीकृत गर्ने, अस्वीकृत गर्ने वा सम्बन्धित सदस्यलाई सम्पर्क गरी सुधार गर्ने वा एकै आशयका एकभन्दा बढी संशोधनहरूलाई एकिकृत गरी स्वीकृत गर्ने अधिकार हुनेछ ।

४१. विधेयकको दफावार छलफल: (१) विधेयक संशोधन समय समाप्त भए पश्चात प्राप्त संशोधनलाई सचिवालयले एकिकृत गरी स्वीकृतिको लागि सभाध्यक्ष समक्ष पेश गर्नेछ ।

(२) सभाध्यक्षको अनुमतिले एक भन्दा बढी दफामा संशोधन प्राप्त विधेयक प्रस्तुतकर्ता सदस्यले संशोधन सहितको दफावार छलफलका लागि सभाको विधायन समितिमा पठाइयोस भन्ने प्रस्ताव गर्न सक्नेछ ।

तर, एउटा दफामा मात्र संशोधन प्राप्त भएको विधेयकको दफावार छलफल सभामा गर्न सकिनेछ ।

(३) संशोधन प्राप्त भएको वा नभएको विधेयकको सबै दफामा विधायन समितिमा दफावार छलफल गर्न आवश्यक छ भनी सभाका पाँच जना सदस्यले संयुक्त रूपमा प्रस्ताव पेश गर्न सक्नेछन् । सो प्रस्ताव सभाको ध्वनीमतबाट बहुमतले स्वीकृत भएमा समितिमा सम्बन्धित विधेयकका सबै दफामा दफावार छलफल गरिनेछ ।

(४) सभा वा समितिमा विधेयकको दफावार छलफल विधेयकको नाम, प्रस्तावना, दफा, उपदफा, खण्ड एवं अनुसूचीमा आवश्यक संशोधन एवं परिमार्जन गर्न सकिनेछ । सभा वा समितिमा भएको विधेयकका दफावार छलफललाई विधेयकको द्वितीय वाचन भनिनेछ ।

४२. विधायन समितिमा विधेयक दफावार छलफल: (१) सभाबाट विधायन समितिमा विधेयकको दफावार छलफलका लागि विधेयक प्राप्त भएपछि समितिले विधेयक प्रस्तुतकर्ता सदस्य र सो विधेयकमा संशोधन पेश गर्ने सदस्यहरूलाई आमन्त्रण गरी छलफल गर्नेछ ।

(२) समितिले विधेयकको विषयवस्तु अनुसार सरोकारवाला, स्थानीय जनता, हित समुह, गाउँ कार्यपालिकाका पदाधिकारी एवं कर्मचारी र विषय विज्ञ आमन्त्रण गरी छलफल गर्नेछ ।

(३) समितिमा दफावार छलफलका लागि प्राप्त भएको विधेयक बढीमा एक महिना भित्र दफावार छलफल सम्पन्न गरी सभामा प्रतिवेदन प्रस्तुत गर्न पर्नेछ । कुनै विधेयकमा सो भन्दा बढी समय लाग्ने भएमा सभाले समय थप गर्न सक्नेछ ।

(४) समितिमा दफावार छलफल समाप्त भएपछि संशोधन सहितको प्रतिवेदन समितिको संयोजक वा निजको अनुपस्थितिमा निजले तोकेको समितिको अन्य कुनै सदस्यले सभामा पेश गर्नेछ । समितिको प्रतिवेदन प्रस्तुत गर्दा समितिको संयोजक वा सदस्यले सभामा संक्षिप्त वक्तव्य दिन सक्नेछ ।

४३. विधेयक र समितिको प्रतिवेदन सभामा छलफल एवं पारित गर्ने प्रक्रिया: (१) विधेयक प्रस्तुतकर्ता सदस्यले विधायन समितिमा दफावार छलफलका लागि नपठाइएको विधेयक सभामा दफावार छलफल गर्ने प्रस्ताव गर्नेछ ।

(२) विधायन समितिमा संशोधन सहित दफावार छलफलका लागि पठाइएको विधेयकमा सो सम्बन्धी प्रतिवेदन सभामा प्रस्तुत भएपछिको सभाको बैठकमा विधेयक समितिको प्रतिवेदन सहित प्रस्तावित विधेयक सभामा छलफल गरियोस् भन्ने प्रस्ताव विधेयक प्रस्तुतकर्ता सदस्यले गर्नेछ ।

(३) सभाका सदस्यहरूले प्रस्तावित विधेयक र विधायन समितिको संशोधन प्रतिवेदनमा आधारित भएर छलफल गर्नेछ । विधेयक प्रस्तुतकर्ता सदस्यले छलफलमा उठाइएका विषयको जवाफ दिनेछ ।

(४) सभाले छलफलको क्रममा प्रस्तावित विधेयक वा संशोधन प्रतिवेदनको कुनै दफालाई संशोधन वा परिमार्जन सहित पारित गर्न सक्नेछ ।

(५) सभाले संशोधन प्राप्त नभएका विधेयकका दफाहरूलाई समेत स्वीकृत गरी विधेयकको अंग बनाउनेछ । विधेयकका दफाहरु एकिकृत वा दफा दफा निर्णय गर्न सक्नेछ । विधेयकमा अनुसूची समावेश भएकोमा सो समेत निर्णयार्थ प्रस्तुत गरी सम्बन्धित विधेयक अंग बनाइनेछ ।

(६) विधेयकका दफा र अनुसूचीमा निर्णय भएपछि सभाध्यक्षले विधेयकको प्रस्तावना, संक्षिप्त नाम र प्रारम्भ वाचन गरी विधेयकको अंग बनाउने प्रस्ताव गर्नेछ ।

(७) विधेयकको दफा, अनुसूची, प्रस्तावना, संक्षिप्त नाम र प्रारम्भलाई विधेयकको अंग बनाउने सम्बन्धी निर्णय हुन्छ वा हुन्न भन्ने ध्वनी मतको बहुमतबाट गर्न सक्नेछ ।

(८) उपदफा (६) र (७) बमोजिम विधेयक दफा, अनुसूची, संक्षिप्त नाम र प्रारम्भ एकिकृत विधेयकको अंग बनाउने निर्णय भएपछि सो विधेयक प्रस्तुतकर्ता सदस्यले सभाध्यक्षको अनुमतिले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछ । विधेयक पारित गरियोस् भन्ने प्रस्तावको पक्ष र विपक्ष सभामा उपस्थित सदस्यहरूले हस्ताक्षर गर्नु पर्नेछ ।

(९) विधेयक पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा सभामा उपस्थित बहुमत सदस्यको हस्ताक्षर भएमा सो विधेयक पारित हुनेछ । बहुमत नभएमा विधेयक पारित हुने छैन ।

(१०) सभाध्यक्षले सभाबाट विधेयक पारित भएको वा पारित हुन नसकेको निर्णय घोषणा गर्नेछ ।

(११) सभाबाट विधेयक पारित गर्ने उपयुक्त चरणलाई तृतीय वाचन भनिनेछ ।

४४. विधेयक फिर्ता लिन सक्ने: विधेयक प्रस्तुतकर्ता सदस्यले सभाको स्वीकृत लिई जुनसुकै अवस्थामा विधेयक फिर्ता लिन सक्नेछ ।

४५. विधेयक दर्ता अभिलेख राख्ने: (१) सभाको सचिवले सभामा पेश हुन प्राप्त भएको प्रत्येक विधेयक दर्ता गरी विधेयकमा भएको प्रक्रियाको अद्यावधिक लगत तयार गरी राख्नु पर्नेछ ।

(२) देहायका अवस्थामा विधेयकलाई सभाको दर्ता लगतबाट हटाइनेछ:-

(क) विधेयक सभाबाट पारित नभएमा,

(ख) विधेयक फिर्ता लिएमा,

(ग) सभाको कार्यकाल समाप्त भएमा,

(३) उपदफा (२) बमोजिम दर्ता लगतबाट हटाइएको विधेयकको सम्बन्धमा सभामा कुनै प्रस्ताव पेश गर्न सकिने छैन ।

४६. आनुषंगिक सुधार: सभाध्यक्षले सभाबाट पारित भएको विधेयकमा दफाहरूको संख्याको क्रम मिलाउने तथा भाषागत शुद्धता सहित आवश्यक आनुषंगिक सुधार गर्न सक्नेछ ।

४७. विधेयक प्रमाणीकरणको प्रक्रिया: (१) सभाबाट पारित भएको संशोधन तथा आनुषंगिक सुधार भए त्यस्तो सुधार समेत गरी विधेयक पारित भएको मिति उल्लेख गरी प्रमाणीकरणको लागि नेपाली कागजमा चार प्रति तयार गर्नेछ ।

(२) उपदफा (१) बमोजिम तयार गरिएको विधेयकमा वर्षगत नम्बर समेत उल्लेख गरी सभाको सचिवले प्रमाणीकरणको लागि सभाध्यक्ष समक्ष पेश गर्नु पर्नेछ ।

४८. विधेयक प्रमाणीकरण: (१) सभाध्यक्षले सभाबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको विधेयक पहिलो र अन्तिम पृष्ठमा पुरा नाम, थर तथा पद समेत उल्लेख गरी प्रत्येक पृष्ठमा हस्ताक्षर गरी प्रमाणीकरण गर्नेछ । त्यसरी प्रमाणीकरण गर्दा मिति र विधेयकको पृष्ठ संख्या समेत खुलाउनु पर्नेछ ।

(२) सभाबाट पारित विधेयक उपदफा (१) बमोजिम प्रमाणीकरण भएपछि ऐन बन्नेछ ।

(३) उपदफा (१) बमोजिम विधेयक प्रमाणीकरण भएपछि सभामा दिनु पर्नेछ ।

४९. विधेयक अभिलेख तथा प्रकाशन र प्रचार प्रसार: (१) प्रमाणीकरण भएको विधेयकको एक प्रति सभाको अभिलेखमा राख्नी एक-एक प्रति गाउँ कार्यपालिकाको कार्यालय, प्रदेश सभा र सभा र प्रदेशको कानून विषय हेर्ने

मन्त्रालयमा पठाउनु पर्नेछ । उक्त विधेयक एक प्रति संघिय व्यवस्थापिका र संघिय कानून विषय हेर्ने मन्त्रालय पनि पठाइने छ ।

(२) उपदफा (१) बमोजिम प्रमाणीकरण भएको विधेयक सभा वा कार्यपालिकाको वेवसाइडमा समेत राख्नु पर्नेछ ।

(३) सभाले पारित गरेको विधेयक प्रमाणीकरण भएपछि कार्यपालिकाले त्यसका मुख्य मुख्य व्यवस्थाको बारेमा स्थानीय सञ्चार माध्यम वा अन्य कुनै तरिकाबाट प्रचार प्रसार गर्नु पर्नेछ ।

(४) कार्यपालिकाले सभाबाट पारित भई सभाध्यक्षबाट प्रमाणीकरण भएको कानून प्रकाशन गर्नेछ । कसैले स्थानीय कानून खरिद गर्न चाहेमा कार्यपालिकाको कार्यालय र वडा समितिको कार्यालयबाट लागत दस्तुर तिरी खरिद गर्न सक्नेछ ।

५०. कानून निर्माण प्रक्रिया सम्बन्धी अन्य व्यवस्था: स्थानीय कानून निर्माण अन्य प्रक्रिया संविधान तथा यस नियमावलीको प्रतिकूल नहुने गरी सभाले निर्धारण गर्न सक्नेछ ।

परिच्छेद-६

राजस्व र व्यय (बजेट) छलफल

५१. बजेट पेश र पारित गर्ने सम्बन्धी व्यवस्था: (१) स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम उपाध्यक्ष वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले संविधानको धारा २३० बमोजिम आगामी वर्षको राजस्व र व्यय (बजेट) को वार्षिक अनुमान कार्यपालिकाबाट स्वीकृत गराई प्रत्येक वर्षको असार दश गते भित्र सभामा पेश गर्नुपर्नेछ ।

(२) उपनियम (१) बमोजिम वार्षिक राजस्व र व्ययमा गत आर्थिक वर्षको राजस्व र व्ययको यथार्थ विवरण, चालु आर्थिक वर्षको अन्तिम मिति सम्ममा हुने आम्दानी र खर्चको संशोधन अनुमान तथा आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र आय व्ययको अनुमानित विवरण खुलाउनु पर्नेछ ।

(३) सभाले उपनियम (१) बमोजिम पेश भएको बजेटमाथि कार्यतालिका बनाई पन्थ दिनभित्र छलफलको काम सम्पन्न गरिसक्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम छलफल सम्पन्न भएपछि सभाले बजेट पारित गर्न वा सुझाव सहित कार्यपालिकामा पठाउन सक्नेछ ।

(५) उपनियम (४) बमोजिम सुझाव सहित प्राप्त भएको बजेट उपर कार्यपालिकाले पुनर्विचार गरी आवश्यक परिमार्जन सहित वा परिमार्जन गर्नुपर्ने नदेखिएमा कारण सहित सभामा पाँच दिनभित्र पुनः पेश गर्नुपर्नेछ ।

(६) सभाले उपनियम (१) र (५) बमोजिम पेश भएको बजेट असार मसान्तभित्र पारित गरिसक्नु पर्नेछ ।

(७) बजेट प्रस्तुत गर्दा गाउँपालिकाले संविधानको धारा २२८ प्रावधान बमोजिम सो आर्थिक वर्षमा कृन कृन विषयमा के कति कर लगाउने वा उठाउने हो सो विषय समेत उल्लेख गर्नु पर्नेछ । वार्षिक बजेट ऋणबाट समेत पूर्ती गरिने भए सो उल्लेख गर्नु पर्दछ ।

(८) बजेटमा संविधानको धारा २२९ बमोजिम स्थानीय संचित कोषमा प्राप्त हुने सम्पुर्ण रकमका विषयहरु समेत उल्लेख गरिनु पर्दछ ।

(९) उपनियम (१) बमोजिम बजेट प्रस्तुत भएपछि बसेको सभाको बैठक बजेट प्रस्तुतकर्ताले बजेटको प्रति सभामा पेश गर्नेछ । सो प्रतिहरु प्रत्येक सदस्यलाई वितरण गरिनेछ ।

५२. बजेट तयारी छलफल: नियम ५५ बमोजिम बजेट प्रस्तुत गर्नु भन्दा कमितमा १५ दिन अगाडि बजेट प्रस्तुतकर्ताले सभाको बजेट, पूर्वाधार विकास र कृषि तथा सहकारी समितिमा बजेट तयारी छलफलका लागि बजेट निर्माणको सिद्धान्त, आधार र प्राथमिकता प्रस्तुत गर्नुपर्नेछ । समितिले ३ दिन भित्र बजेट तयारी सम्बन्धमा आफ्नो राय सुझाव दिन सक्नेछ ।

५३. बजेट माथि छलफल: (१) सभाध्यक्षले बैठकमा अर्थ विधेयक प्रस्तुत गर्ने अनुमति दिनु अघि बजेट (राजस्व र व्यय) को वार्षिक अनुमानमाथि सामान्य छलफल गर्न दिन र समायावधी तोक्नेछ ।

(२) उपनियम (१) बमोजिमा तोकिएको समायावधीभित्र बजेटको वार्षिक अनुमान माथि सामान्य छलफल गरिनेछ ।

(३) उपनियम (२) बमोजिम छलफलको प्रारम्भ बजेट प्रस्तुतकर्ताले वक्तव्य दिनेछ । सभामा छलफलमा उठेका प्रश्नहरुको उत्तर बजेट प्रस्तुतकर्ताले दिनु पर्नेछ ।

५४. व्ययको अनुमान: (१) बजेट प्रस्तुत गर्दा प्रत्येक व्यय (खर्च) को रकम सामान्यतः छुट्टाछुट्टै शीर्षक अन्तर्गत राख्नु पर्नेछ ।

तर, दुइ वा सोभन्दा वढी शीर्षकहरुको निमित्त प्रस्ताव गरिएको खर्चको रकम छुट्टाछुट्टै शीर्षकमा समावेश गर्न व्यवहारिक नभएमा त्यस्ता खर्चको रकमहरु एउटै शीर्षक अन्तर्गत राख्न सकिनेछ ।

(२) प्रत्येक शीर्षकमा पहिले सबै प्रस्तावित खर्च रकमको विवरण उल्लेख गरेको हुनु पर्नेछ । त्यस्तो विवरण माथि बैठकमा छलफल गर्न सकिनेछ ।

परिच्छेद-७

विनियोजन तथा आर्थिक विधेयक सम्बन्धी कार्यविधि

५५. विनियोजन विधेयक सम्बन्धी कार्यविधि: (१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि विनियोजन सम्बन्धमा यस परिच्छेदमा लेखिए बमोजिमको कार्यविधि अपनाइनेछ ।

(२) बैठकमा बजेटमाथि छलफल समाप्त भएपछि बजेट प्रस्तुतकर्ताले विनियोजन विधेयक प्रस्तुत गर्नेछ ।

(३) विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश भएपछि सभाको अध्यक्षता गर्ने व्यक्तिले गाउँपालिकाको अध्यक्षसँग परामर्श गरी विधेयकका विभिन्न शीर्षकहरुमाथि छलफल गरिनेछ ।

(४) विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएको प्रत्येक शीर्षकमाथि छुट्टै वा समुहीकृत रूपमा छलफल गरिनेछ ।

(५) उपनियम (४) बमोजिमको छलफलका क्रममा कुनै शीर्षकमाथि उठेको प्रश्नको जवाफ बजेट प्रस्तुतकर्ताले अन्त्यमा दिनेछ ।

५६. खर्च कटौतीको प्रस्ताव: (१) सभामा विनियोजन विधेयक प्रस्तुत भएपछि सभाको कुनै सदस्य वा सदस्यहरुले एकल वा संयुक्त रूपमा विनियोजन विधेयकको खर्च शीर्षकमा निहित नीतिमा असहमति प्रकट गर्न प्रस्तुत गरिएको खर्च प्रस्तावमा मितव्यिता अपनाउन एवं प्रस्तावित खर्च रकममा प्रस्तावक सदस्यलाई चित नबुझेको कुरा सभामा प्रकट गर्न केही रकम घटाइयोस भनि कटौतीको प्रस्ताव प्रस्तुत गर्न सक्नेछ ।

५७. कटौतीको प्रस्ताव सम्बन्धी शर्तहरु: कुनै शीर्षकको खर्च रकम कटौती गर्न प्रस्तुत गरिने प्रस्ताव स्वीकार योग्य हुनको निमित्त बमोजिम शर्तहरुको अतिरिक्त देहायका शर्तहरु पूरा भएको हुनु पर्दैछ ।

(क) कुनै एक शीर्षकसँग मात्र सम्बन्धित हुनु पर्नेछ ।

(ख) खर्चको रकमलाई वृद्धि गर्न खोजेको हुनु हुदैन,

(ग) कुनै कानून संशोधन वा खारेज गर्नको निमित्त सुभाव गरिएको हुनु हुदैन,

(घ) गाउँपालिकाको सरोकारको क्षेत्रभित्र विषय हुनु पर्नेछ,

(च) संचित कोषमाथि व्ययभार भएको रकमसँग सम्बन्धित हुनु हुदैन,

५८. खर्च कटौतीको प्रस्तावको सूचना: कुनै शीर्षकमा खर्च कटौती प्रस्ताव प्रस्तुत गर्न चाहने सदस्यले विनियोजन विधेयक प्रस्तुत भएपछि सम्बन्धित शीर्षकमाथि छलफल गरिने दिनको दुई दिन अगावै प्रस्तावको सूचना दिनु पर्नेछ ।

५९. खर्च कटौतीको प्रस्ताव स्वीकृति: खर्च कटौतीको प्रस्ताव स्वीकारयोग्य छ वा छैन भन्ने कुराको निर्णय सभाध्यक्षले गर्नेछ । उक्त प्रस्ताव यस परिच्छेदमा उल्लेखित कार्यविधिको प्रतिकूल देखिएमा सभाध्यक्षले सो प्रस्तावलाई कारण खोली अस्वीकार गर्न सक्नेछ ।

६०. खर्च कटौतीको प्रस्ताव छलफल निर्णय: खर्च कटौतीको प्रस्ताव प्राप्त भएकोमा विनियोजन विधेयक छलफल गर्नु अगाडि अभाध्यक्षको अनुमतिले प्रस्तावक सदस्यले खर्च कटौतीको प्रस्ताव सभामा प्रस्तुत गर्नेछ । प्रस्ताव गर्दा सम्बन्धित शीर्षकमा खर्च कटौती गर्नुपर्ने कारण प्रस्तुत गर्नुपर्नेछ । तत्पश्चात सो प्रस्तावना सभामा छलफल हुनेछ । छलफलको अन्त्यमा विनियोजन विधेयक प्रस्तुतकर्ताले खर्च कटौति प्रस्ताव र छलफलमा उठेका प्रश्नको

जवाफ दिनेछ । त्यसपछि सभाध्यक्षले खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछ । निर्णय सभामा हुन्छ वा हुन भन्ने ध्वनी मतको बहुमताट गरिनेछ ।

६१. पेशकी खर्च विधेयक: (१) विनियोजन विधेयक विचाराधीन रहेको आवस्थामा बजेट प्रस्तुतकर्ताले आर्थिक वर्षका लागि अनुमान गरिएको व्ययको एक तृतीयांश रकम पेशकीको रूपमा खर्च गर्ने गरी सभामा विधेयक प्रस्तुत गर्न सक्नेछ ।

(२) पेशकी खर्च विधेयकको छलफलका सम्बन्धमा सभाध्यक्षले उपयुक्त ठहच्याएको कार्यविधि अपनाइनेछ ।

६२. आर्थिक विधेयक: (१) बजेट प्रस्तुत भएको लगतै पछि बसेको सभाको बैठकमा बजेट प्रस्तुतकर्ताले अर्थ सम्बन्धी प्रस्तावहरूलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक प्रस्तुत गर्नेछ ।

(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि आर्थिक विधेयकका सम्बन्धमा यस नियममा तोकिए बमोजिमको कार्यविधि अपनाइनेछ ।

(३) आर्थिक विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश भई स्वीकृत भएपछि सभाध्यक्षले गर्ने सो विधेयक छलफल गर्न दिन तथा समयावधि तोक्नेछ ।

(४) सभामा आर्थिक विधेयक छलफल गर्दा गाउँ कार्यपालिकाको जवाफदेहिता भित्रको प्रशासनिक कार्य, स्थानीय समस्या वा आर्थिक पक्षसँग सम्बन्धित विषयहरूमाथि छलफल गर्न सकिनेछ ।

(५) आर्थिक विधेयकका सम्बन्धमा यस नियममा उल्लेख गरिएरेखि बाहेक सभाध्यक्षले उपयुक्त ठहच्याएको कार्यविधि अपनाइनेछ ।

६४. पूरक विधेयक: (१) पूरक अनुमानमाथि छलफल समाप्त भएपछि बजेट प्रस्तुतकर्ताले सभामा पूरक विनियोजन विधेयक प्रस्तुत गर्नेछ ।

(२) पूरक विनियोजन विधेयक सम्बन्धी छलफलमा विनियोजन विधेयक सम्बन्धी कार्यविधि अपनाइनेछ ।

६५. उधारो खर्च विधेयक: (१) सभामा कार्यपालिकाको निर्णयबाट प्राकृतिक कारणबाट कुनै संकट भई विनियोजन खर्च रकम भन्दा बढी खर्च गर्नु पर्ने भएमा उधारो खर्च विधेयक प्रस्तुत गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम प्रस्तुत गरिएको विधेयक छलफल सम्बन्धमा सभाध्यक्षले उपयुक्त ठहच्याएको कार्यविधि अपनाइनेछ ।

परिच्छेद-८

शून्य र विशेष समय

६६. शून्य समयः (१) सदस्यहरुले सभामा समसामायिक र जनसरोकारका विषयमा गाउँ कार्यपालिकाको ध्यानाकर्षण गर्न सभाध्यक्षले परामर्श समितिको परामर्शमा एक मिनेट शून्य समय सञ्चालन गर्ने गरी कार्यक्रम निर्धारण गर्न सक्नेछ ।

(२) प्रत्येक बैठकमा शून्य समयमा बोल्ने सदस्यहरुको नामावली सभाध्यक्षले निर्धारण गरे बमोजिम हुनेछ ।

(३) शून्य समयमा बोल्ने सदस्यहरुले आफ्नो भनाई एक मिनेटमा बोली सक्नु पर्नेछ । एक मिनेट पश्चात बोल्ने समय स्वतः समाप्त हुनेछ ।

(४) शून्य समयमा उठेको विषयहरुको जवाफ गाउँकार्यपालिकाको उपाध्यक्ष वा सम्बन्धित विषय हेर्ने सदस्यहरुले दिनु पर्नेछ । यस सम्बन्धी व्यवस्था सभाध्यक्षले निर्धारण गरे बमोजिम हुनेछ ।

६७. विशेष समयः (१) सभाध्यक्षले कार्य परामर्श समितिको परामर्शमा सदस्यहरुले सभाको बैठकको प्रारम्भमा गाउँपालिकासँग सम्बन्धित महत्वपूर्ण विषयमा कार्यपालिकाको ध्यानाकर्षण गर्न विशेष समय निर्धारण गरी बोल्न माग गर्ने सदस्यहरुलाई कम्तिमा तीन मिनेटको समय निर्धारण गर्न सक्नेछ ।

(२) सभाध्यक्षले सभामा विशेष समयमा उठेको विषयहरुको जवाफ गाउँ कार्यपालिकाको तर्फबाट उपाध्यक्ष वा सदस्यहरुले तत्काल वा तीन दिन भित्र सभामा गराउने गरी निर्देशन गर्न सक्नेछ ।

(३) गाउँ कार्यपालिकाको अध्यक्ष, वडा अध्यक्ष वा सदस्यहरुले सभाको अध्यक्षता गर्ने व्यक्तिको अनुमतिले सभाको बैठकमा कार्यपालिकाबाट भए गरेका काम कारवाही र कार्यक्रमका सम्बन्धमा बोल्न सक्नेछ ।

परिच्छेद-९

प्रश्नोत्तर

६८. प्रश्न सोधन सकिने: (१) सदस्यहरुले गाउँ कार्यपालिकाको उत्तरदायित्व भित्रको सार्वजनिक सरोकारका विषयमा मौखिक र लिखित प्रश्न सोधन सक्नेछन् । सदस्यहरुले सभामा सोधेको मौखिक वा लिखित प्रश्नको उत्तर गाउँ कार्यपालिकाको अध्यक्ष उपाध्यक्ष एवं सदस्यले उत्तर दिनु पर्नेछ ।

(२) सभाको बैठक प्रारम्भ भई आगामी वर्षको बजेट प्रस्तुत भएपश्चात परामर्श समितिको परामर्शमा प्रश्नोत्तर कार्यक्रम प्रारम्भ गर्न सकिनेछ ।

६९. प्रश्नका किसिमः सभामा मौखिक र लिखित प्रश्न सोधन सकिनेछ ।

(क) **मौखिक प्रश्नः** (१) सभाको बैठक चालु रहेको अवधिको ७ दिनमा एक दिन पहिलो आधा घण्टा गाउँ कार्यपालिकाको अध्यक्षसँग सदस्यहरुले मौखिक प्रश्न सोध्ने र अध्यक्षले उत्तर दिने गरी समय निर्धारण

गरिनेछ । अध्यक्षको प्रश्नोत्तर समयको सभाको अध्यक्षता उपाध्यक्ष वा सभाको अध्यक्षता गर्न मनोनयन भएका अन्य सदस्यले गर्नेछन् ।

(२) सभाको बैठक चालु रहेको अवधिको प्रत्येक पाँचौ दिनको एक घण्टा सभाका सदस्यहरूले गाउँ कार्यपालिकाका अन्य सदस्यहरूलाई मौखिक प्रश्न सोधन र उत्तर दिने गरी प्रश्नोत्तर कार्यक्रम निर्धारण गरिनेछ । कार्यपालिकाको कुन सदस्यले कहिले उत्तर दिने भन्ने कार्यक्रमको निर्धारण परामर्श समितिको परामर्शमा सभाध्यक्षले गर्नेछ ।

(३) मौखिक प्रश्नोत्तर कार्यक्रम सकेसम्म स्थानीय सञ्चार माध्यम (रेडियो वा एफ, युट्यूव वा टिभी वा सबै माध्यम) वा प्रत्यक्ष रूपमा प्रसारण गरिनेछ ।

(ख) **लिखित प्रश्न:** (१) सदस्यहरूले कुनै विषयमा विवरण माग गर्ने किसिमको प्रश्न लिखित प्रश्नको रूपमा सोधन सक्नेछन् । लिखित प्रश्न सात दिन अगाडि सचिवालयमा दर्ता गर्नुपर्नेछ । सचिवालयले दुई निदभित्र गाउँपालिका वा सम्बन्धित वडा कार्यालयमा लिखित उत्तरका लागि पठाउने । गाउँपालिका वा सम्बन्धित वडाले पाँच दिन भित्र लिखित प्रश्नको उत्तर सभामा पठाउनेछ ।

(२) सात दिन पछिको सभाको कुनै बैठकमा प्रश्नको उत्तर सभामा पेश गर्ने गरी कार्यसूची निर्धारण गरिनेछ । लिखित प्रश्नको उत्तर सभाका सम्पूर्ण सदस्यहरूलाई उपलब्ध गराइनेछ ।

७०. प्रश्न सम्बन्धी शर्तहरू: प्रश्न देहाय अनुसार हुनु पर्दछ ।

(क) प्रश्न गाउँपालिकाको उत्तरदायित्व भित्रको विषयमा हुनु पर्दछ,

(ख) प्रश्न स्पष्ट हुनु पर्दछ,

(ग) अदालतमा विचराधिन विषयमा प्रश्न सोधन पाइने छैन,

(घ) प्रश्न काल्पनिक, आधारहिन, आरोप एवं आक्षेप र आलोचनायुक्त हुनु हुदैन,

(ङ) प्रश्न सैद्धान्तिक एवं कानूनको व्याख्या गर्नुपर्ने किसिमको हुनु हुदैन,

७१. प्रश्न स्वीकारयोग्य छ वा छैन भन्ने विषयको निर्णय: (१) सभाध्यक्षलाई सदस्यहरूबाट सोधिएका मौखिक वा लिखित प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने विषयको निर्णय गर्ने अधिकार रहनेछ ।

७२. प्रश्न सम्बन्धी कार्यक्रम हेरफेर गर्न सकिने: सभाध्यक्षले कार्य परामर्श समितिको परामर्शमा मौखिक वा लिखित प्रश्न सम्बन्धी कार्यक्रममा हेरफेर गर्न सक्नेछ ।

परिच्छेद-१०

जरुरी सार्वजनिक महत्वको विषय

७३. जरुरी सार्वजनिक महत्वको विषयको प्रस्ताव: (१) कुनै सदस्य वा सदस्यहरूलाई एकल वा संयुक्त रूपमा गाउँपालिकासँग सम्बन्धित जरुरी सार्वजनिक महत्वको विषयमा सभामा छलफल हुन आवश्यक छ, भन्ने लागेमा बैठक प्रारम्भ हुनु भन्दा कमितमा तीन घण्टा अगावै दुई जना सदस्यको समर्थन सहित प्रस्ताव दर्ता गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिमको प्रस्तावमा छलफल गर्नु पर्ने कारण स्पष्ट रूपमा उल्लेख भएको हुनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिमको प्रस्तावको विषय सभाध्यक्षले जरुरी सार्वजनिक स्पष्ट रूपमा उल्लेख भएको हुनु पर्नेछ ।

(४) उपनियम (३) वमोजिम स्वीकृत प्रस्तावमा छलफलका लागि सभाध्यक्षले बढीमा एक घण्टाको समय निर्धारण गर्नेछ । सभाध्यक्षको अनुमतिले प्रस्तावकले संक्षिप्त वक्तव्य सहित सो विषय छलफलका लागि प्रस्तुत गर्नेछ । त्यसपछि समर्थक र अन्य सदस्यहरूलाई छलफलमा भाग लिन समय दिनेछ ।

(५) छलफलमा उठेका विषयहरूमा गाउँ कार्यपालिकाको सम्बन्धित सदस्यले जवाफ दिए सो विषयको छलफल समाप्त हुनेछ ।

परिच्छेद-११

संकल्प

७४. **संकल्प प्रस्ताव गर्न सकिने:** सभाको सदस्यले एकल वा संयुक्त रूपमा गाउँपालिकासँग सम्बन्धित सार्वजनिक सरोकार एवं महत्वको कुनै विषयमा देहायको प्रयोजनको लागि संकल्प प्रस्ताव गर्न सक्नेछ ।

(क) कुनै विषयमा सभाको सिफरिस वा प्रतिवद्धता प्रकट गर्न,

(ख) गाउँ कार्यपालिकाको कुनै कार्य वा नितिको समर्थन वा विरोध प्रकट गर्न वा पुनर्विचारको लागि ध्यानाकर्षण गर्न,

(ग) कनै सन्देश वा निर्देशन दिन,

७५. **संकल्प प्रस्तावको सूचना :** संकल्प प्रस्ताव गर्न चाहने सदस्य वा सदस्यहरूले कमितमा ५ दिन अगावै सभासदस्यलाई प्रस्ताव सहितको सूचना दिनु पर्नेछ ।

७६. **संकल्प प्रस्ताव स्वीकारयोग्य छ वा छैन भन्ने निर्णय :** संकल्प प्रस्ताव स्वीकार्य छ वा छैन भन्ने विषयको निर्णय परामर्श समितिको परामर्शमा सभाध्यक्षले गर्ने छ । सभाध्यक्षले संकल्प प्रस्ताव वा यसको कुनै अंश संविधान वा यस नियमावलीको विपरित भएमा अस्वीकार गर्ने वा आवश्यक परिमार्जन सहित स्वीकार गर्न सक्नेछन् ।

७७. **फिर्ता लिन सकिने:** संकल्प प्रस्ताव प्रस्तुत कर्ता सदस्य वा सदस्यहरूले आफ्नो प्रस्ताव फिर्ता लिन सक्नेछन् ।

७८. **संकल्प प्रस्ताव विवरण:** संकल्प प्रस्ताव सभामा प्रस्तुत गर्ने दिन भन्दा कमितमा दुई दिन अगावै सबै सदस्यहरूलाई वितरण गरिनेछ ।

७९. **संकल्प प्रस्ताव प्रस्तुत र छलफल :** (१) एउटा बैठकमा एक जना सदस्यको एक मात्र संकल्प प्रस्ताव प्रस्तुत गरिनेछ । सामुहिक रूपमा दर्ता भएको संकल्प प्रस्ताव आपसी सहमतिमा कुनै सदस्यले प्रस्तुत गर्न सक्नेछ । संकल्प प्रस्तुत गर्दा संकल्पको व्यहोरा वाचन गरी सो विषयमा संक्षिप्त वक्तव्य दिन सक्नेछ ।

(२) सभामा संकल्प प्रस्तुत भएपछि सो विषयमा अन्य सदस्यहरूले बोल्न सक्नेछन् । छलफलको क्रममा संकल्पमा संशोधन प्रस्तुत गर्न सकिनेछ । छलफलको समयावधि सभाध्यक्षले निर्धारण गरे वमोजिम हुनेछ ।

८०. **संकल्प निर्णय:** सभामा छलफल समाप्त भएपछि संशोधन पेश भएकोमा त्यसको निर्णय गरेपछि संकल्प निर्णय गरिनेछ । सभाले प्रस्तावित संशोधन वा यसको कुनै अंश मूल संकल्पमा समावेश गर्ने गरी निर्णय गर्न सक्नेछ ।

८१. **संकल्प कार्यान्वयन:** सभावाट पारित भएको संकल्प कार्यान्वयनको लागि गाउँ गाउँ कार्यपालिकामा पठाइनेछ । स्वीकृत संकल्प कार्यान्वयन गर्ने दायित्व गाउँ गाउँकार्यपालिकाको हुनेछ । गाउँ कार्यपालिकाको संकल्प कार्यान्वयन गरी यसको जानकारी सभालाई दिनु पर्नेछ ।

तर कुनै कारण संकल्प कार्यान्वयन हुन नसक्ने भए मनासिव कारण सहितको जानकारी सभालाई गराउनु पर्नेछ

परिच्छेद-१२

सभा र सदस्यको विशेषाधिकार

८२. सभा र सदस्यको विशेषाधिकार: (१) संविधानको अधिनमा रही सभामा पूर्ण वाक् स्वतन्त्रता रहनेछ। सभामा व्यक्ति गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पकाउ गर्ने, थुनामा राख्ने वा निज उपर कुनै अदालतमा कारबाही चलाउने छैन।

(२) सभालाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ। सभाको कुनै काम कारबाही नियमित छ वा छैन भनि निर्णय गर्ने अधिकार सम्बन्धित सभालाई मात्र हुनेछ। यस सम्बन्धमा कुनै अदालतले प्रश्न उठाउने छैन।

(३) सभाको कुनै कामकारबाही उपर त्यसको असल नियतबारे शंका उठाई कुनै टिका-टिप्पणी गरीने छैन र कुनै सदस्यले बोलेको कुनै कुराको सम्बन्धमा जानी जानी भ्रामक अर्थ लगाई कुनै प्रकारको प्रकाशन वा प्रसारण गर्न पाईने छैन।

(४) उपधारा (१) र (३) को व्यवस्था सदस्य बाहेक सभाको बैठकमा भाग लिन पाउने अन्य व्यक्तिका हकमा पनि लागु हुनेछ।

(५) सभाको अधिकार अन्तर्गत कुनै लिखित प्रतिवेदन, मतदान वा कारबाही प्रकाशन गरेको विषयलाई लिएर कुनै व्यक्ति उपर अदालतमा कारबाही चल्ने छैन।

स्पष्टीकरणः यस दफा र उपदफा (१), (२), (३) र (४) को प्रायोजनको लागि “सभा” भन्नाले सभाको समितिको बैठकलाई समेत जनाउँछ।

(६) विशेषाधिकारको हननलाई सभाको अपहेलना मानिनेछ र कुनै विशेषाधिकारको हनन भएको छ वा छैन भन्ने सम्बन्धमा निर्णय गर्ने अधिकार सभालाई मात्र हुनेछ। सभाको विशेष अधिकार हनन सम्बन्धी विषयको छानविन गरी सभामा प्रतिवेदन प्रस्तुत गर्न सभाले समिति गठन गर्न सक्नेछ।

(७) कसैले सभाको अवहेलना गरेको ठहर भएमा सभाको अध्यक्षता गर्ने व्यक्तिले सभाको निर्णयवाट त्यस्तो व्यक्तिलाई सचेत गराउन, नसीहत दिन वा पाचौं हजार रूपैयासम्म जरिवाना गर्न सक्नेछ। जरिवाना सरकारी बाँकी सरह असुल गरिनेछ।

(८) उपदफा (७) जुनसुकै कुरा उल्लेख गरिएको भएता पनि सभाको अवहेलनामा आरोपित व्यक्तिलाई सफाई पेश गर्ने अवसर दिइनेछ। सभालाई सन्तोष हुने गरी सो व्यक्तिले क्षमायाचना गरेमा सभाले क्षमा प्रदान गर्न वा तोकिएको सजायलाई माफी वा कम गर्न सक्नेछ।

८३. बहसमा बद्रेज : नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाका सम्बन्धमा न्याय निरूपणमा प्रतिकुल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायीक कार्यको सम्बन्धमा सभामा कुनै छलफल गरिने छैन।

८४. सदस्यको स्थान रिक्त रहेको अवस्थामा सभाको कार्य सञ्चालन : सभाको कुनै सदस्यको स्थान रिक्त रहेको अवस्थामा समेत सभाले आफ्नो कार्य सञ्चालन गर्न सक्नेछ।

८५. सभामा अनाधिकार उपस्थित भएमा वा मतदान गरेमा जरिवाना : (१) समाको सदस्य नभएको कुनै व्यक्ति सभा वा समितिको बैठकमा उपस्थित भएमा वा मदतान गरेमा निजलाई त्यस्तो बैठकको अध्यक्षता गर्ने व्यक्तिको आदेशले उपस्थित भएको वा मतदान गरेको, प्रत्येक पटकका लागि पाँच हजार रूपैयाँ जरिवाना हुनेछ। सो व्यक्तिवाट भएको कामकारबाही एवं मतदान स्वतः बदर हुनेछ।

(२) उपदफा (१) बमोजिमको जरिवाना सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।

८६. माफी वा जरिवाना घटाउन सकिने : सभाध्यक्षले अनाधिकृत रूपमा सभामा उपस्थित हुने वा मतदान गर्ने व्यक्तिले गल्ती स्वीकार गरी क्षमा याचना गरेमा परामर्श समितिको परामर्शमा त्यस्तो जरिवाना माफी दिन वा घटाउन सक्नेछ ।

परिच्छेद-१३

सदस्यको आचरण

८७. बैठकमा पालना गर्नुपर्ने आचरण : (१) सभाका पदाधिकारी एवं सदस्यहरुले संविधान, संघीय एवं प्रादेशिक कानून, स्थानीय कानून र यस नियमावली बमोजिमको उत्तरदायित्व पुरा गर्न तथा आफ्ना कामकारवाहीमा जनविश्वास कायम गर्न देहाय अनुसारको आचरण पालना गर्नेछन् :

- (क) सभा र समितिका बैठकमा नियमित उपस्थित भई जिम्मेवारी वहन गर्ने,
- (ख) सभा र समितिका कुनै पनि काम कारवाहीमा आफ्नो व्यक्तिगत फाइदा हुने काम नगर्ने,
- (ग) सभा वा समितिमा भए गरेका कामका आधारमा अन्य कुनै व्यक्ति वा संस्थाबाट रकम, वस्तु वा सेवा नलिने,
- (घ) सभा वा समितिमा आफ्नो निजी स्वार्थ गाँसिएको विषय सम्बन्धित भएमा जानकारी गराई सो विषयबाट अलग रहने,
- (ङ) सभामा र समितिमा बोल्दा सभाध्यक्ष र संयोजकलाई सम्मान र सम्बोधन गर्नुपर्ने,
- (च) सभा र समितिमा आफ्नो कुरा राख्दा सभ्य भाषामा राख्नु पर्ने । कसैलाई व्यक्तिगत आक्षेप लगाउने गरी बोल्न हुँदैन,
- (छ) सभा र समितिका कामकारवाही पुरा गर्न यस नियमावलीको पालना गर्ने,
- (ज) सार्वजनिक नैतिकता, मर्यादा एवं सदाचारपूर्ण व्यवहार गर्ने,
- (झ) आफ्नो कुनै व्यवहारले समाजमा द्वन्द्व र हिंसा फैलाउने कार्य नगर्ने,

९८. आचरण छानविन समिति : (१) पदाधिकारी वा सदस्यहरुको आचरण परिपालन सम्बन्धी कुनै प्रश्न उठेमा छानविनका लागि परामर्श समितिले आचरण छानविन समितिको रूपमा काम गर्नेछ ।

- (२) समितिले आचरण छानविन सम्बन्धी कार्यविधि आफै निर्धारण गर्नेछ ।
- (३) सभाको सचिवले आचरण अनुगमन समितिको सचिवको रूपमा समेत काम गर्नेछ ।

९९. भनाई राख्न पाउने : आचरण उल्लंघनमा छानविन भइरहेको पदाधिकारी वा सदस्यलाई आफ्नो कुरा भन्न पाउने अवसर दिइनेछ ।

१०. सम्बन्धित कानून आकर्षित हुने : पदाधिकारी वा सदस्यहरुको काम कारवाहीले संविधान र अन्य कानूनको उल्लंघन भएमा सोही कानून आकर्षित हुनेछ ।

११. बैठकमा भाग लिन रोक्न सकिने : आचरण छानविन समितिवाट कुनै पदाधिकारी वा सदस्यले आचरण उल्लंघन भएको ठहर भएमा सभाको निर्णयबाट निजलाई तीन देखि सात दिनसम्म सभा र समितिको कुनै पनि बैठकमा उपस्थित हुन रोक लागाउन सकिनेछ । सभाको बैठक चालु नभएको समयमा सभाध्यक्षले यस विषयमा निर्णय गरी यस सम्बन्धी सूचना सार्वजनिक गर्न सक्नेछ ।

परिच्छेद-१४

विविध

९२. सभाका बैठक जनता र सञ्चार माध्यमका लागि खुला रहने : (१) सभाको बैठक जनता र सञ्चार माध्यमका लागि खुला रहनेछ ।

(२) सभाको बैठक अबलोकन गर्न चाहने जनताको लागि सभामा दर्शक दीर्घाको व्यवस्था गरिनेछ ।

(३) सचिवालयले सञ्चार माध्यमका लागि सञ्चारको प्रकृति अनुसार सभाको बैठक छायाङ्कन, सूचना संकलन र प्रसारण गर्न सहज हुने गरी सञ्चार कक्ष वा स्थानको व्यवस्था मिलाउनेछ ।

(४) सचिवालयले सभाको दर्शक दीर्घा, संचारकक्ष एंव स्थानमा प्रवेशका लागि प्रवेश पत्रको व्यवस्था गर्न सक्नेछ ।

(५) निर्धारण गरिएको स्थान र शर्तहरूको पालना गरी सभाका काम कारबाही अबलोकन, छायाङ्कन र सूचना संकलन एंव प्रसारण गर्न प्रत्येक दर्शक एंव सञ्चारकर्मीको कर्तव्य हुनेछ ।

९३. सार्वजनिक निवेदनपत्र समिति : (१) सभामा देहाय बमोजिमको सार्वजनिक निवेदनपत्र समिति रहनेछ ।

(क) सभाध्यक्ष - अध्यक्ष

(ख) उपाध्यक्ष - सदस्य

(ग) सभाको सचिव - सदस्य सचिव

(२) गाउँपालिकासँग सम्बन्धित सार्वजनिक विषयमा सभा वा यसको समितिको ध्यानाकर्षण एंव छलफलका लागि कुनै पनि व्यक्तिले सार्वजनिक निवेदनपत्र समिति समक्ष निवेदन दिन सक्नेछ ।

तर, व्यक्तिगत विषयको निवेदन समितिले ग्रहण गर्ने छैन । सार्वजनिक रूपमा प्राप्त भएका निवेदनहरु ग्रहण गर्न योग्य छन् वा छैनन् भन्ने विषयको निर्णय समितिले गर्नेछ ।

(३) उपनियम (२) बमोजिम प्राप्त निवेदनलाई निवेदनपत्र समितिले सभाको सम्बन्धित विषयगत समितिमा छलफल गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन सक्नेगरी पठाउन सक्नेछ ।

(४) सम्बन्धित विषयगत समितिले सार्वजनिक निवेदन सम्बन्धी छुट्टै प्रतिवेदन सभामा पेश गर्नेछ र यसको जानकारी सम्बन्धित निवेदनकर्तालाई दिइनेछ ।

९४. सभा र नागरिक समाज अन्तरक्रिया समुह : (१) सभाध्यक्षको अध्यक्षतामा सभा र नागरिक समाज अन्तरक्रिया समुह गठन गर्ने ।

(२) उपनियम (१) बमोजिमको समुहमा सभाको उपाध्यक्ष र प्रत्येक वडाका वडाध्यक्ष, स्थानीय तहका प्रवृद्ध वर्ग, मानव अधिकारकर्मी, समाज सुधारक, जेष्ठ नागरिक, युवा, महिला, बालबालिका, दलित, अपाङ्ग, विभिन्न समुदाय एंव जनजातिका प्रतिनिधित्व रहनेछ ।

(३) यस समुहले प्रत्येक चार महिनामा कम्तीमा एक पटक गाउँपालिकाको विकास, उन्नति, प्रगति एंव सम्बृद्धि, संस्कृति एंव पुरातात्त्विक विषयको संरक्षण र समसामयिक विषयमा सभाले निर्वाह गर्नुपर्ने भुमिकाका विषयमा छलफल एंव अन्तर्क्रिया गरी सुझाव प्रस्तुत गर्न सक्नेछ ।

९५. सार्वजनिक सुनुवाई : (१) सभा र नागरिक समाज अन्तरक्रिया समुहले गाउँ कार्यपालिका र गाउँ सभाको काम कारबाहीका सम्बन्धमा आवश्यक ठहर्याईको क्षेत्रमा आवश्यक संख्यामा सार्वजनिक सुनुवाई आयोजना गर्नेछ ।

(२) उपनियम (१) बमोजिम आयोजना गरिएको सार्वजनिक सुनुवाइमा सम्बन्धित वडा वा वडाहरुका वडाध्यक्षले गाउँपालिका र वडामा भए गरेका कार्यहरु प्रस्तुत गर्ने र यसमा उपस्थित स्थानीय जनताले छलफल गर्ने एवं धारणा राख्ने व्यवस्था मिलाइनेछ ।

९६. सभाको बैठक सम्बोधन : सभाध्यक्षले गाउँ कार्यपालिकाको सिफारिसमा संघीय सरकारले प्रधानमन्त्री, संघीय संसदको सभामुख, प्रदेश सरकारको मुख्य मन्त्री, प्रदेश सभाको सभामुख र जिल्ला समन्वय समितिको प्रमुख वा अन्य कुनै पदाधिकारीले सभाको बैठकलाई सम्बोधन गर्न व्यवस्था मिलाउन सक्नेछ । यस विषयमा सभाध्यक्षले सभाको परामर्श समितिसँग परामर्श गर्नेछ ।

९७. कानूनी राय सल्लाह : सभा वा समितिमा विधेयक वा अन्य विषयमा कानूनी प्रश्न उठेमा सभाको सचिवालयको कानूनी सल्लाहकारबाट राय सल्लाह लिइनेछ । सभाले अन्य कानूनी व्यवसायी एवं विज्ञबाट समेत कानूनी परामर्श सेवा लिन सक्नेछ ।

९८. पोषाक : सभाध्यक्षले परामर्श समितिको परामर्शमा पदाधिकारी एवं सदस्यहरुका लागि सभा वा समितिको बैठक वा अन्य औपचारिक कार्यक्रममा सहभागी हुन पोषाक निर्धारण गर्न सक्नेछ ।

९९. सदस्यको मनोनयन : सभाध्यक्षले यस नियमावलीमा लेखिएदेखि बाहेक सभाको तर्फबाट प्रतिनिधित्व गर्नु पर्ने समिति, समुह, सघंसंस्था, राष्ट्रिय एवं अन्तराष्ट्रिय सभा, सम्मेलन वा भ्रमणमा भागलिने सदस्यको मनोनयन गर्न सक्नेछ ।

१००. नियमावलीको व्याख्या : यस नियमावली व्याख्या गर्ने अधिकार सभाध्यक्षलाई हुनेछ । निजले नियमावली व्याख्या गर्ने सन्दर्भमा परामर्श समितिसँग परामर्श गरी निर्णय गर्न सक्नेछ । त्यस्तो निर्णयको जानकारी सभामा गराउन पर्नेछ ।

१०१. प्रक्रिया वा समयावधि छोट्याउन सकिने : (१) सभा वा समितिमा विचराधिन रहेको कुनै विषयका सम्बन्धमा यस नियमावलीमा उल्लेख गरिएको प्रक्रिया एवं समय नछोट्याइ सो कार्य सम्पन्न गर्न नसकिने अवस्था भएमा परामर्श समितिको सिफारिसमा सभाध्यक्षको अनुमतिले कुनै सदस्यले सम्बन्धित नियम वा उपनियम वा खण्डमा उल्लेख भएको प्रक्रिया वा समयावधि छोट्याउने प्रस्ताव प्रस्तुत गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिमको प्रस्तावमा कमितमा अर्को दुई जना सदस्यले सर्वथन गरेको हुनु पर्नेछ । सो प्रस्ताव ध्वनीमतको बहुमतबाट पारित भएमा तत्कालका लागि मात्र उक्त नियम वा उपनियम वा खण्डको प्रक्रिया वा समयावधी प्रस्ताव गरिए बमोजिम छोटिएको मानिनेछ ।

१०२. सभाको नियमावली : गाउँ सभाले निर्माण गरी पारित गरेको नियमावली बमोजिम सभाको कार्य सञ्चालन हुनेछ । सभाले कार्य सञ्चालन नियमावली मस्यौदा गरी सभामा प्रस्तुत गर्न नियमावली मस्यौदा समिति गठन गर्नेछ । सभाको नियमावली तयार नभएसम्म सभाको काम कारबाही सञ्चालन गर्न सभाले संक्षिप्त अन्तरिम नियमावली अवलम्बन गर्न सक्नेछ । सभाबाट पारित भएको नियमावली एवं यसको संशोधन पारित भएको मिति उल्लेख गरी सभाध्यक्षले प्रमाणीकरण गर्नेछ ।

१०३. नियमावली संशोधन : (१) कुनै सदस्यहरुले एकल वा संयुक्त रूपमा सभाको नियमावलीमा संशोधन गर्न आवश्यक छ भन्ने ठानेमा कारण र संशोधनको विवरण सहितको सूचना सभाध्यक्षलाई दिन सक्नेछ ।

(२) संविधानको धारा २२७ बमोजिम गाउँ सभा सञ्चालन, बैठकको कार्यविधि, समिति गठन, सदस्यको पद रिक्त हुने अवस्था लगायतका विषयमा प्रदेश सभाले बनाएको कानून बमोजिम यस नियमावलीमा संशोधन गर्नुपर्ने भएमा परामर्श समितिले संशोधन गर्नुपर्ने विषयको सूचना सभाध्यक्षलाई दिन सक्नेछ ।

(३) उपनियमा (१) एवं (२) बमोजिम नियमावली संशोधनको सूचना प्राप्त भएमा सभाध्यक्षले परामर्श समितिले नियमावली संशोधन समितिको रूपमा काम गर्ने गरी सभामा प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन सक्नेछ ।

- (४) उपनयिम (१) बमोजिम संशोधनको सूचना दिने सदस्य संशोधनको प्रयोजनका लागि नियमावली संशोधन समितिको सदस्यको रूपमा रहनेछ ।
- (५) समितिले तयार गरेको संशोधन प्रस्ताव सभामा छलफल हुने । संशोधन प्रस्ताव सभाको तत्काल कायम रहेको सदस्य संख्याको बहुमतको हस्ताक्षरबाट पारित भएमा नियमावली संशोधन हुनेछ ।
- (६) नियमावली संशोधन र छलफलको अन्य कार्यविधि समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

संविधानको अनुसुची ८

(धारा ५७ को उपधारा (४), धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा (१)
सँग सम्बन्धित)

स्थानीय तहको अधिकारको सूची

क्र.सं विषय

१. नगर प्रहरी
२. सहकारी संस्था
३. एफ.एम. सञ्चालन
४. स्थानीय कर (सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिस्ट्रेशन शुल्क, सवारी साधान कर), सेवा शुल्क दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमीकर (मालपोत), दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत संकलन
५. स्थानीय सेवाको व्यवस्थापन
६. स्थानीय तथ्यांक र अभिलेख संकलन
७. स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू
८. आधारभूत र माध्यमिक शिक्षा
९. आधारभूत स्वास्थ्य र सरसफाई
१०. स्थानीय बजार व्यवस्थापत, वातावरण संरक्षण र जैविक विविधता
११. स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाइ
१२. गाउँ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थितको व्यवस्थापन
१३. स्थानीय अभिलेख व्यवस्थापन
१४. घर जग्गा धनी पुर्जा वितरण
१५. कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी
१६. ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र अशक्तहरुको व्यवस्थापन
१७. वेरोजगारको तथ्यांक संकलन
१८. कृषि प्रसारको व्यवस्थापन, संचालन र नियन्त्रण
१९. खानेपानी, साना जलविद्युत आयोजना, बैकल्पिक ऊर्जा
२०. विपद व्यवस्थापन
२१. जलधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षण
२२. भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास

संविधानको अनुसूची-९

(धारा ५७ को उपधारा (५), धारा १०९, धारा १६२ को उपधारा (४), धारा १९७, धारा २१४ को उपधारा (२), धारा २२१ को उपधारा (२) र धारा २२६ को उपधारा (१) सँग सम्बन्धित)

संघ, प्रदेश र स्थानीय तहको अधिकारको साभा सूची

क्र.स. विषयहरू

१. सहकारी
२. शिक्षा, खेलकुद र पत्रपत्रिका
३. स्वास्थ्य
४. कृषि
५. विद्युत, खानेपानी, सिंचाइ जस्ता सेवाहरू
६. सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, पर्यटन शुल्क
७. वन, जंगन, वन्यजन्तु, चराचुरुंगी, जल उपयोग, बातावरण, पर्यावरण तथा जैविक विविधता
८. खानी तथा खनिज
९. विपद व्यवस्थापन
१०. सामाजिक सुरक्षा र गरिबी निवारण
११. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्यांक
१२. पुरातत्व, प्राचीन स्मारक र संग्रहालय
१३. सुकूम्वासी व्यवस्थापन
१४. प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी
१५. सवारी साधन अनुमति